

हिङ्क (onomatop.), लिङ्कति und °ते Dhātup. 21, ४ (व्ययते शब्दे).
schluchzen, singultus: लिङ्कति, व्सति, काहूयति PAT. IN MARĀbh. lith.
Ausg. 1, 29, a. लिङ्कत् VARĀbh. Br. S. 51, 32. लिङ्कत् Suçr. 2, 495, 11.
लिङ्कमान १२. लिङ्कते KĀRAKA 8, 15. लिङ्कत n. singultus PAT. IN MA-
RĀbh. lith. Ausg. 2, 313, a.

— caus. लिङ्कयति Schluchzen bewirken Suça. 2, 494, 20. — med. °ते
v. l. für लिङ्क (सिंसायाम्) Dhātup. 33, 12.

हिङ्कल (?) der Rock der buddhistischen Religiosen HIOUEN-THSANG 1, 33.
हिङ्का (von हिङ्क) f. AK. 3, ६, ५, ८. Schluchzer, singultus H. 468.
Wiss. 324. KĀRAKA 8, 15. Suça. 1, 120, 20. 121, ९. 173, ७. २, 494, ६. fgg.
(14 Ableitung von हिंस्). Verz. d. B. H. No. 955. 965. fgg. 972. 975. 996.
Verz. d. Oxf. H. 312, b, 29. fgg. 316, a, 6 v. u. 357, a, No. 849. fg. HARIV.
13844. R. GOR. 2, 65, 46. ६, 28, 26. VET. in LA. (III) 13, 19. महा० KĀ-
RAKA 8, 15. Suça. 2, 495, 10. Sehr häufig हिङ्का und हिङ्का, bei VIEBH.
auch हिंधा geschrieben.

हिङ्किका f. dass.: प्रुक्तानामपि सर्वेषां हिङ्किका प्राच्यते व्यः MBh. 12,
12063. das Röcheln Schol. zu KĀT. Ça. 1194, ३.

हिङ्कन् adj. mit dem Schluchzer behaftet Suça. 2, 495, 12. 496, 21.

हिङ्क् interj. हिङ्क् einen gurrenden Laut ausscheiden (wie die
Kuh gegen das Kalb): हिङ्कुपोत् RV. 4, 164, 28. हिङ्कपतंती २७. Im
Ritual vom Ausstoßen von हिङ्क् und ähnlichen wischernden Lauten AV.
9, ६, ४५. ÇAT. Br. 1, ४, १, २. २, ४, २, ३, ११. हिंचकार २, २, ५, १२ (wohl हिङ्क्
zu lesen; vgl. हिङ्कुः KĀHND. UP. 4, 12, ४). हिङ्कत्य १, १, ३, ३४. १४, ९, ८,
९. TS. २, ५, १, १. हिंडै इति हिङ्कत्य Āgv. Ça. 1, २, ३. ५. partic. हिङ्कत
VS. २२, ७. PĀNĀV. Br. १२, १०, १८. अभिहिङ्कत् angurren, zwiebeln
KĀUÇ. ६२. जाते पुत्रे पश्वो उभिहिङ्कर्वति PĀNĀV. Br. १२, १०, १८. KĀT.
27, ९. KAUSH. UP. २, ११.

हिङ्कत् nom. ag. der den Laut हिङ्क् ausstößt TS. ३, ३, १, १.

हिङ्कत् m. १) der Laut हिङ्क् VS. २२, ७. AIT. Br. ३, १, २८. ÇAT. Br. २,
२, ५, १२. ४, ४, २, २. ÇĀKH. Br. ११, १. KĀT. Ça. १, ५, ५. LĀT. १, १२, १९. KĀHND.
UP. २, २, १. KAUSH. UP. २, ११. ऊँडै इति हिङ्कारः LĀT. ७, ११, ७. — २) Tiger
CĀBDIARTHAK. bei WILSON. — Vgl. हिं.

हिङ्क m. pl. N. pr. eines Volkes Mānak. P. ५८, ५२. — HARIV. 8443 feh-
lerhaft für हिङ्क.

हिङ्कलाची f. N. pr. einer Jakshinī TĀRAN. ४६.

हिङ्कु m. n. TAik. ३, ५, ९. १) m. Ferula asa foetida HARIV. 12680. Brāh.
P. ४, ६, १७. HIOUEN-THSANG २, 187. °स H. an. ५, ४८. MED. s. ६८. — २) n.
das aus den Wurzeln der Ferula asa foetida gewonnene Harz, Tonfels-
dreck. In der Medicin und als Gewürz (vgl. सूपाङ्कु) viel gebraucht;
kommt aus Persien. AK. २, ९, ४०. TAik. २, ९, ११. ३, ३३२. H. 422. HA-
LĀS. २, ४६२. UÉÉVAL. zu Uñādis. १, ३७ (m.). RĀGĀN. ६, ७५. BHĀVAPR. ५.
द्रव्येषु MBh. १३, ४३६३. HARIV. 8443 (mit der neueren Ausg. zu lesen
हिङ्कार्क०). Suça. 1, 139, ५. 140, १३. 145, ८. °लाते निर्याती १२. २१७, ८.
१९. ३१४, १६. ३७६, ७. २, २७५, १२. ३७१, २. ३३५, १६. VARĀbh. Br. S. ७७, ७. —
Vgl. नाडी०.

हिङ्कुक m. = हिङ्कु १) MBh. ३, ४४७४.

हिङ्कुनाडिका f. = नाडीहिङ्कु RĀGĀN. im CKDa.

हिङ्कुनिर्यास m. १) Asa foetida H. an. ५, ४८. MED. s. ६८. — २) Aradi-

rachta indica Juss. (निन्दा) AK. २, ४, २, ५२. H. an. MED. HĀR. 269 (हिङ्गु
गेद्र). RATNAM. 31.

हिङ्कुपत्र १) m. Terminalia Catappa (कुटुंबी) RĀGĀN. ८, ४५. — २) f.
३ = हिङ्कुपर्णी RĀGĀN. ६, ७२; vgl. auch AK. २, ९, ४०.

हिङ्कुपर्णी f. eine best. Pflanze, vulgo वंशपत्री (नाडीहिङ्कु, शिवाटिका)
RATNAM. 218.

हिङ्कुल १) m. n. Mennig oder Zinnober TRIK. २, ९, ३५. H. 1061. MED.
1, 146. HĀR. 153. HALĀS. २, ४६८. RATNAM. 289. RĀGĀN. १३, ५८. VARĀbh. Br.
S. ७७, ३०. पारदहिङ्कुले Verz. d. Oxf. H. 321, a, No. 761. KĀLĀKRA ३, २०१.—
२) f. आ N. pr. a) der Familiengottheit der Dadhiparṇa Verz. d. Oxf. H. 19,
६, १. — b) einer Gegend ÇKDra. nach dem TANTRAKŪPĀMANI. — ३) f. ख Solanum
Melongena AK. २, ४, ५, २. MED. = बृहत्ती BHĀVAPR. im ÇKDra. —
Vgl. लैडुल.

हिङ्कुलक १) = हिङ्कुल १) MBh. ३, ११६१७. १६२७९. VARĀbh. Br. S. ५४,
११०, v. l. — २) f. °लिका Solanum Jacquini ÇABDAK. im ÇKDra. — Vgl.
नुद्रहिङ्कुलिका.

हिङ्कुलाडा f. N. pr. einer Göttin Verz. d. Oxf. H. 149, a, २८.

हिङ्कुलि m. = हिङ्कुल १) Gātīdh. im ÇKDra.

हिङ्कुल m. AK. ३, ६, २, २०. dass. H. 1061, Schol. °की dass. VARĀbh. Br.
S. ५४, ११०.

हिङ्कुशिराटिका f. angeblich = वंशपत्री ÇKDra. und Wilson nach
RATNAM. Unsere Hdschr. 218 liest richtig शिवाटिका, welches auch ge-
meint ist, da हिङ्कु mit dem vorangehenden नाडी zu verbinden ist.

हिङ्कुल m. eine best. Pflanze PĀNĀKAR. १, ७, २४ (v. l. हिङ्कल). n. eine
best. Wurzel (मधुमूल) ÇABDAK. im ÇKDra.

हिङ्कल m. = हिङ्कल ÇABDAK. im ÇKDra.

हिङ्कल m. Barringtonia acutangula H. 1145. RĀGĀN. ८, ५४. PĀNĀKAR.
१, ७, २४, v. l. — Vgl. इङ्कल.

हिङ्क्षीर m. Fusskette eines Elefanten TAik. २, ८, ४०. H. 122२९. HALĀS. २, ६८.

हिङ्कुलैटि v. l. für लैट्र (आक्रोश) DHĀTUP. ९, ३०.

हिङ्कु s. हींड.

हिङ्कुम्ब १) m. N. pr. eines von Bhīmasena erschlagenen Rākshasa
MBh. १, २२५३. °वध ५९२७. fgg. °जितै Bein. Bhīmasena's TRIK. २, ८, ५५.
°निषूटन desgl. H. 70८. °भिद्रै desgl. Bhūmapājoga im ÇKDra. — २) f. आ
N. pr. der Schwester Hiqimba's, mit der Bhīmasena den Ghā-
totkāka zeugte, MBh. १, ३८०. २२५५. २४५२. ५९४०. fgg. ३, ५५४. fgg. KIM.
NITIS. १७, ५७. Brāh. P. १, २२, ३०. °पति m. Bez. Hanuman's ÇABDAK. im
ÇKDra. °मणि desgl. TAik. २, ८, ७. — Vgl. हिङ्कुम्ब sg.

हिङ्कु, हिङ्कुपते DHĀTUP. ८, १५ (गत्यनादरूपो).

— परि in der Stelle पर्यहिङ्कुत्त (so ed. Calc.) श्रुज्ञाः काकमष्टल्यः
DAÇAK. १५१, ६. the dry crow's nests were deserted WILSON.

हिङ्कुउन und रत् m. als Bedeutungen von नाडीतरंग H. an. ५, १०.
MED. g. ५८.

हिङ्कुउन n. = यान, श्रीडा und रत H. an. ३, ४३८. = खमणि und रत
MED. n. १५९. = लेखन VIÇVA im ÇKDra.

हिङ्कुउक m. Astrolog HĀR. 25९.

हिङ्कुउर m. = हिङ्कुडी ÇABDAK. im ÇKDra. — Vgl. डिपिडर.

हिङ्कुउडी f. ein N. der Durgā TAik. ४, १, ५१. °प्रियतम Bez. Çīva's ÇAB-